



रुरुक्षेत्र गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: १०

संख्या: १

मिति : २०८२/०३/१० (अतिरिक्तांक)

भाग-१

रुरुक्षेत्र गाउँपालिका

गुल्मी, लुम्बिनी प्रदेश

रुरुक्षेत्र गाउँपालिकाको विनियोजन ऐन, २०८२

रुरुक्षेत्र गाउँपालिका विनियोजन ऐन, २०८२

रुरुक्षेत्र गाउँपालिका, घिउबेंसी, गुल्मीको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ।

सभाबाट स्वीकृत भएको मिति: २०८२/०३/१०

प्रस्तावना:

रुरुक्षेत्र गाउँपालिका आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाले यो ऐन तर्जुमा गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम रुरुक्षेत्र गाउँपालिकाको विनियोजन ऐन -२०८२ हुनेछ ।
(२) यो ऐन २०८२ साल श्रावण १ गते देखी प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०८२/०८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

आर्थिक वर्ष २०८२/०८३ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ उल्लेखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रु. ५५ करोड ६६ लाख १९ हजार मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोष खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस ऐन द्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिईएको रकम आर्थिक वर्ष २०८२/०८३ को निमित्त रुरुक्षेत्र गाउँपालिका, वडा समिति, र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा अपुग हुन देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शिर्षकबाट अर्को शिर्षकको जम्मा रकमको २५% मा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शिर्षकमा सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च शिर्षकमा बाहेक अन्य चालू खर्च शिर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजन रकम व्याज भुक्तानी खर्च शिर्षक बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शिर्षकबाट सो शिर्षकको जम्मा स्वीकृति रकमको २५% भन्दा बढ्ने गरी एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनुपर्नेछ ।

अनुसूची -१
दफा २ सँग सम्बन्धित
नेपालको संविधानको धारा २२९ (२) बमोजिम
संचित कोषबाट विनियोजन हुने रकम

क्र.सं.	आम्दानी शिर्षक	प्रस्तावित बजेट	क्र.सं.	खर्च शिर्षक	
१	वित्तीय समानीकरण अनुदान (नेपाल सरकार)	८ करोड ४१ लाख	१	संचालन खर्च	८ करोड ८ लाख ५१ हजार
२	राजश्व बाँडफाँड (नेपाल सरकार)	७ करोड २३ लाख ७६ हजार	२	पूर्वाधार विकास	२ करोड ७६ लाख
३	वित्तीय समानिकरण अनुदान प्रदेश सरकार	५७ लाख ३७ हजार	३	आर्थिक विकास	१ करोड ३० लाख
४	राजश्व बाँडफाँड प्रदेश सरकार	८४ लाख ७५ हजार	४	वन वातावरण तथा विपद् व्यवस्थापन	३५ लाख
५	आन्तरिक आम्दानी	४ करोड २२ लाख ३१ हजार	५	सामाजिक विकास	३ करोड ९९ लाख ६८ हजार
	गाउँपालिकाको राजश्व आम्दानी -१ करोड ६० लाख				
	गाउँपालिकाको अत्या आम्दानी - २ करोड ६२ लाख ३१ हजार				
६	सशर्त अनुदान (नेपाल सरकार)	३० करोड ३२ लाख	६	वित्तीय व्यवस्थापन (समपुरक अनुदान तर्फ)	४ करोड ४२ लाख
७	सशर्त अनुदान (प्रदेश सरकार)	१ करोड ३५ लाख	७	सशर्त अनुदान (नेपाल सरकार)	३० करोड ३२ लाख
८	विशेष अनुदान (नेपाल सरकार)	९० लाख	८	सशर्त अनुदान (प्रदेश सरकार)	१ करोड ३५ लाख
९	विशेष अनुदान ()	१८ लाख	९	विशेष अनुदान (नेपाल सरकार)	९० लाख

१०	समपुरक कोष अनुदान (नेपाल सरकार)	८७ लाख	१०	विशेष अनुदान (प्रदेश सरकार)	१८ लाख
११	समपुरक कोष अनुदान (प्रदेश सरकार)	७५ लाख	११	वडा कार्यालय तर्फ	२ करोड
जम्मा आम्दानी		५५ करोड ६६ लाख १९ हजार	जम्मा खर्च		५५ करोड ६६ लाख १९ हजार